

विषय: केसहरू कम हुने क्रममा, बूस्टर खोप महत्त्वपूर्ण रहेको

यस सन्देशमा समेटिएको छ:

- बूस्टर खोपहरू
- *Antigen* परीक्षण किट लिने नयाँ स्थलहरू, समय तालिका
- मुख्य संसाधनहरू

आदरणीय संकाय र कर्मचारी,

क्याम्पस र समुदायमा *COVID-19* केसहरू सम्मिदै गएको देख्नु उत्साहजनक कुरा छ । हाम्रो वसन्त सेमेस्टरको रणनीतिको एउटा महत्त्वपूर्ण भाग बनेको विद्यार्थीहरूलाई म्याडिसन फर्कनु अघि र पहिलो पटक क्याम्पसमा आउनु अघि परीक्षण गर्न आग्रह गर्नु थियो । हामी यो निर्देशन पालना गर्ने सबै विद्यार्थीहरूलाई धन्यवाद दिन चाहन्छौं - उनीहरूले अन्यथा पत्ता नलागेको हुन सक्ने केसहरू पहिचान गरे । निको नभएसम्म घरमै बसेर, उनीहरूले सङ्क्रमण घटाउन सहयोग गरे।

विद्यार्थीहरूलाई फिर्ता स्वागत गर्न र सेमेस्टरको राम्रो शुरूवात गर्नका लागि विश्वविद्यालय भरिका कर्मचारी र संकायहरूले गरेका सबै कामका लागि हामी कृतज्ञ छौं । यस सन्देशको बाँकी भागले आगामी हप्ताहरूको लागि महत्त्वपूर्ण जानकारी र स्रोतहरू साझा गर्दछ ।

बूस्टर खोपहरू

केसहरूको सङ्ख्या घट्दै गएतापनि, *COVID-19* सङ्क्रमण जारी छ र धेरै बोझ भएको स्वास्थ्य प्रणाली र कमजोर जनसङ्ख्याको लागि निरन्तर चिन्ता हो । *COVID-19* विरुद्ध खोप लगाउनु र योग्य हुँदा बूस्टर खोप लगाउनु भनेको महामारीको यस चरणमा व्यक्तिगत सुरक्षा सुनिश्चित गर्ने उत्तम तरिका हो । मास्क लगाउने र परीक्षणमा पहुँच जस्ता अन्य व्यक्तिगत उपायहरूका साथ, अधिकांश व्यक्तिहरू गम्भीर रोगबाट सुरक्षित हुन्छन् ।

- **बूस्टर खोप लगाउनुहोस्:** यदि योग्य हुनुहुन्छ भने र अहिले सम्म लगाउनु भएको छैन भने, *UHS* मा आजै बूस्टर खोप लगाउने [समय बनाउनुहोला](#) ।
- **त्यसपछि हामीलाई यसको बारेमा थाहा दिनुहोस्:** विश्वविद्यालयले हामीलाई अझ प्रभावकारी रूपमा योजना बनाउन सहयोग गर्न बूस्टर खोपहरूको तथ्याङ्कहरू सङ्कलन गरिरहेको छ । यदि तपाईंले *UHS* मा आफ्नो बूस्टर खोप लगाउनुभयो वा *UHS* लाई आफ्नो विस्कन्सिन खोप रेकर्ड (*Wisconsin Immunization Record*) पाउन अनुमति दिनुभयो भने, तपाईंले कुनै थप काम गर्नुपर्दैन । नभए कृपया [आफ्नो रेकर्ड MyUHS मा अपलोड गर्नुहोस्](#) वा यदि तपाईंले विस्कन्सिनमा खोप लगाउनुभएको थियो भने, तपाईंले आफ्नो *COVID-19* खोप रेकर्डहरू *UHS* लाई पाउन अनुमति दिन [यो फारम भर्नुहुन्छ](#) ।

Antigen परीक्षण किट लिने नयाँ स्थलहरू, समय तालिका

गएका केही हप्ताहरूमा, विश्वविद्यालयले हजारौं [घरमा गरिने एन्टिजेन परीक्षणहरू](#) र मास्कहरू दिएको छ र [PCR परीक्षण क्षमता](#) हरेक हप्ता ५,००० परीक्षणहरूमा कायम राख्न जारी राखेको छ, जुन हालको माग पूरा गर्न पर्याप्त भन्दा बढी छ ।

- सोमबार, फेब्रुअरी ७ देखि, घरमा गरिने एन्टिजेन परीक्षण किटहरू (वैध *Wiscard* र *MyUHS* मा पहुँच भएका व्यक्तिहरूका लागि) बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म **Memorial Union** को क्याम्पस र सामुदायिक सूचना डेस्कमा सोमबार र शुक्रबार र **Union South** मा मंगलबारदेखि बिहीबारसम्म क्याम्पस र सामुदायिक सूचना डेस्कमा आएर लिनका लागि उपलब्ध हुनेछन्। परीक्षण किटहरू हरेक हप्ता हरेक व्यक्तिलाई एउटामा सीमित छन्, आपूर्ति रहुञ्जेल।
- *University Club* मा **PCR परीक्षण** हप्ताभरी [समय मिलाएर](#) उपलब्ध रहेका छन्।
- **कर्मचारीहरूका लागि निःशुल्क मास्कहरू:** *N95/KN95* मास्कहरू प्रशिक्षकहरू (शिक्षण सहायकहरू सहित) र अन्य फ्रन्ट-लाइन/सार्वजनिक-मुख्य कर्मचारीहरूलाई उपलब्ध गराइने क्रम जारी छ। यस प्रकारको मास्कको हालको उच्च मागलाई ध्यानमा राख्दै, हामी यी भूमिकाहरूमा काम गर्ने कर्मचारीहरूका लागि पर्याप्त आपूर्ति कायम राख्छौं भनेर सुनिश्चित गर्न यो दृष्टिकोण लिइरहेका छौं। गैर-सार्वजनिक-मुख्य भूमिकाहरूमा काम गर्ने कर्मचारीहरूका लागि, सर्जिकल मास्कहरू उपलब्ध छन्। कर्मचारीहरूलाई उनीहरूको विभागयुनिट मार्फत मास्क वितरण भइरहेको छ। यदि तपाईंसँग प्रश्नहरू छन् भने तपाईंको डीन वा निर्देशकको कार्यालयलाई सोध्नहोला।
- **निःशुल्क *N95* मास्कहरू**, संघीय सरकारले प्रस्ताव गरेको वितरण कार्यक्रमका कारण, अहिले धेरै फार्मसीहरूमा (ठूला खुद्रा शाखाहरू भएका फार्मसीहरू सहित) र सामुदायिक स्वास्थ्य केन्द्रहरूमा लिनका लागि उपलब्ध छन्। प्रत्येक व्यक्तिलाई तीनवटासम्म मास्क पाउन अनुमति छ, उपलब्धता रहुञ्जेल।
- **एन्टिजेन परीक्षण किटहरू** क्याम्पस बाहिर पनि उपलब्ध छन्, जसमा [Covidtests.gov](#) द्वारा प्रस्ताव गरिएको चारवटा निःशुल्क किटहरू र [स्वास्थ्य बीमाद्वारा आयोजना गरेका](#) हरेक व्यक्तिलाई हरेक महिना आठवटा निःशुल्क किटहरू समावेश छन्।

मुख्य संसाधनहरू

- यदि तपाईंमा पोजिटिभ देखिएमा वा पोजिटिभ देखिएको कसैको नजिकको सम्पर्कमा आउनुभएमा [के गर्ने](#)
- यदि तपाईंले क्याम्पस भवनहरूमा आवश्यक रूपमा मास्क नलगाएको कोही व्यक्तिलाई देख्नुभयो भने [कसरी प्रतिक्रिया दिने](#)। मास्कले नाक र मुख छोप्नु पर्दछ र सक्रिय रूपमा खाने वा पिउने बेला बाहेक अरू बेला लगाउनु पर्दछ।
- [कार्यस्थल सुरक्षा, बिदाका विकल्पहरू, व्यवस्थापन र थप कुराहरू](#)
- [क्याम्पस COVID-19 वेबसाईट हेर्नुहोला](#); [धेरै सोधिने प्रश्नहरू \(FAQs\)](#) हेर्नुहोला; यदि तपाईंले आवश्यक कुरा फेला पार्न सक्नुभएन भने covidresponse@vc.wisc.edu मा इमेल वा (608) 262-7777 मा फोन गर्नुहोला